



प्रथम संशोधन : २०७८/०३/१०

# बराहक्षेत्र नगरपालिकाको योजना सञ्चालन सम्बन्धी कार्यविधि, २०७६



बराहक्षेत्र नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय  
चकघट्टी, सुनसरी

## बराहक्षेत्र नगरपालिकाको योजना सञ्चालन सम्बन्धी कार्यविधि, २०७६

**प्रस्तावना** : स्थानीय स्रोत साधनलाई अधिकतम उपयोग गरी गरिब, महिला, बालबालिका तथा सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका वर्ग, समुदाय एवम् क्षेत्रको समेत पहुँच र स्वामित्व रहने गरी सन्तुलित तवरबाट सेवा प्रवाह एवम् विकास निर्माण र शासन प्रक्रियालाई जनमुखी, जवाफदेही, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दीगो र गुणस्तरीय बनाउँदै नगरस्तरबाटै गरिबी न्यूनीकरण र दीगो विकासको अवधारणालाई संस्थागत गर्ने कार्यमा सहयोग पुऱ्याउन नगरमा सञ्चालन गरिने सामाजिक आर्थिक विकासका कार्यक्रम तथा आयोजनाहरूको सुसञ्चालन तथा मर्मत सम्बन्धी आयोजनाहरूलाई व्यवस्थित, प्रभावकारी, मितव्ययी र गुणस्तरीय बनाउन वाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को अधिकार प्रयोग गरी बराहक्षेत्र नगरपालिकाको नगर कार्यपालिकाले यो कार्यविधि लागू गरेको हो ।

### परिच्छेद-१ प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यो कार्यविधिको नाम “बराहक्षेत्र नगरपालिकाको योजना सञ्चालन सम्बन्धी कार्यविधि, २०७६” रहेको छ ।

(२) यो कार्यविधि कार्यपालिकाले स्वीकृत गरेको मितिबाट प्रारम्भ हुनेछ ।

(३) यो कार्यविधि बराहक्षेत्र नगरपालिका क्षेत्रभित्र लागू हुनेछ ।

२. **परिभाषा** : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

(क) “नगरपालिका” भन्नाले बराहक्षेत्र नगरपालिकालाई सम्झनु पर्छ ।

(ख) “कार्यपालिका” भन्नाले नगरपालिकाको नगरकार्यपालिकालाई सम्झनु पर्छ ।

(ग) “कार्यालय” भन्नाले नगरकार्यपालिकाको कार्यालय सम्झनुपर्दछ सो शब्दले वडा समितिको कार्यालय तथा विषयगत कार्यालय समेतलाई सम्झनुपर्दछ ।

(घ) “प्रमुख” भन्नाले बराहक्षेत्र नगरपालिकाको प्रमुखलाई सम्झनु पर्छ ।

(ङ) “उपप्रमुख” भन्नाले बराहक्षेत्र नगरपालिकाको उपप्रमुखलाई सम्झनु पर्छ ।

(च) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले बराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ ।

(छ) “वडा समिति” भन्नाले बराहक्षेत्र नगरपालिकाको वडा समितिलाई सम्झनुपर्छ ।

(ज) “वडा अध्यक्ष” भन्नाले निर्वाचित वडा अध्यक्षलाई सम्झनुपर्दछ ।

- (भ) “तोकिएको अधिकारी” भन्नाले योजना सञ्चालन, नियमन तथा व्यवस्थापन गर्नको लागि प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कर्मचारीलाई सम्झनु पर्दछ ।
- (ज) “लक्षित समूह” भन्नाले आर्थिक तथा सामाजिक रूपमा विपन्न वर्ग, महिला एवम् बालबालिका तथा पिछडिएका वर्ग जस्तै: सबै जातजातिका विपन्न व्यक्ति, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, मधेसी, मुशिलम तथा पिछडावर्ग एवम् नेपाल सरकारले लक्षित समूह भनी तोकेका वर्ग एवम् समुदाय सम्झनु पर्छ ।
- (ट) “आयोजना” भन्नाले कुनै भौगोलिक क्षेत्र वा कार्यक्षेत्रमा निश्चित उद्देश्य प्राप्तिका लागि समय र स्रोत समेत किटान गरी तयार गरिएको व्यवस्थित क्रियाकलापहरूलाई सम्झनु पर्छ ।
- (ठ) “उपभोक्ता समिति” भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूको समूहले कुनै आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि आफूहरूमध्येबाट निश्चित प्रक्रिया बमोजिम गठन गरेको समिति सम्झनु पर्छ र सो शब्दले लाभग्राही समूह समेतलाई जनाउँछ ।
- (ड) “सामाजिक परीक्षण” भन्नाले योजना, नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थिक, सामाजिक विकासमा गरेको समग्र योगदानको लेखाजोखा, विश्लेषण र मूल्याङ्कन गर्ने जस्ता कार्यहरू सम्झनु पर्छ ।
- (ढ) “सार्वजनिक परीक्षण” भन्नाले स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम वा आयोजनाको लक्ष्य, उद्देश्य, बजेट तथा यसबाट प्राप्त नतिजा, उपलब्धि र खर्च आदिको बारेमा सरोकारवालाहरू बीच जानकारी गराउने, लेखाजोखा गर्ने र मूल्याङ्कन गर्ने कार्य सम्झनु पर्छ ।
- (ण) “सार्वजनिक सुनुवाई” भन्नाले सरोकारवाला, सर्वसाधारण नागरिक र स्थानीय तहका पदाधिकारीहरू बीच सार्वजनिक चासोको विषयमा सार्वजनिक स्थलमा खुला छलफल गर्ने प्रक्रिया सम्झनु पर्छ ।
- (त) “सामुदायिक संस्था” भन्नाले जनचेतना सम्बन्धी तालिम, अभिमुखीकरण, सीप विकास, बचत तथा कर्जा परिचालन, समावेशी विकास र सशक्तिकरण गर्ने उद्देश्यले निश्चित प्रक्रिया अवलम्बन गरी प्रचलित कानून बमोजिम स्थापना भएका संस्था तथा स्थानीय तहमा सूचीकृत भएका समुदायमा आधारित संस्था सम्झनु पर्छ ।
- (थ) “योजना” भन्नाले समग्र विकास निर्माण सम्बन्धी तयार पारिएको आवधिक नगर विकास योजना, वार्षिक नगर विकास योजना, नगर सडक गुरुयोजना र अन्य विषयगत गुरुयोजना समेतलाई सम्झनु पर्छ ।

**परिच्छेद २**  
**उद्देश्य र क्षेत्र**

**३. कार्यविधिको उद्देश्य :** यस कार्यविधिको उद्देश्य देहाय बमोजिम हुनेछ :-

(१) स्थानीय तहका सबै प्रकारका स्रोत र साधनलाई उद्देश्यमूलक, नतिजामुखी, पारदर्शी, उत्तरदायी र जवाफदेहीपूर्ण तरिकाले परिचालन र खर्च गर्ने पद्धति निर्माण गर्न सघाउ पुऱ्याउने ।

(२) आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकासको माध्यमबाट महिला, अपांग, पिछडिएका, उत्पीडित, उपेक्षित एवम् दलित वर्ग सहितका स्थानीय जनताहरूको सामाजिक सेवा, आर्थिक अवसर र स्रोतको पहुँच अभिवृद्धिमा सहयोग गर्ने ।

(३) आयोजना व्यवस्थापन, बजेट निकास र खर्च प्रक्रियालाई सरलीकृत गर्दै आयोजना कार्यान्वयनमा सहजीकरण गर्ने ।

(४) सहभागितामूलक योजना प्रक्रिया अवलम्बन गर्दै योजनाबद्ध विकासका माध्यमबाट स्थानीय आवश्यकताको प्राथमिकिकरण, सञ्चालन एवम् मर्मत सम्भार गर्न स्थानीय जनतालाई प्रोत्साहन गर्ने ।

(५) समावेशी विकासको अवधारणा बमोजिम लक्षित समूह र क्षेत्रलाई मूलप्रवाहीकरण र सशक्तिकरण गरी समावेशी विकासलाई संस्थागत गर्ने ।

(६) आयोजना कार्यान्वयन एवम् स्रोत परिचालनका माध्यमबाट अति विपन्न र सार्वजनिक सेवा तथा सुविधाहरूमा पहुँच नभएका परिवारहरूको सशक्तिकरणको माध्यमबाट विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्ने ।

**४. कार्यक्षेत्र :** यस कार्यविधिको कार्यक्षेत्र देहाय बमोजिम हुनेछ :-

**४.१ स्थानीय यातायात :**

ग्रामीण तथा कृषि सडक, शहरी सडक, भोलुङ्गे पुल, ग्रामीण सडकमा पर्ने पुल पुलेसा, कल्भर्ट निर्माण तथा टायल बिछ्याउने ।

**४.२ सिंचाई तथा नदी नियन्त्रण :**

सिंचाई तथा नदी नियन्त्रण, सिंचाई आयोजना, भूमीगत जल आयोजना जस्तै: स्यालो ट्यूबवेल, रोअर पम्प, ट्रेडलर पम्प आदि र नगर भित्रका नदी, खोला, खोल्साहरूको नदी नियन्त्रण सम्बन्धी कार्यक्रम ।

**४.३ बिद्युत तथा वैकल्पिक उर्जा :**

बिद्युत उत्पादन तथा वितरण र वैकल्पिक उर्जा सम्बन्धी सबै विकास कार्यक्रम ।

**४.४ खानेपानी, ढल निकास तथा सरसफाई :**

खानेपानी, ढल निकास तथा सरसफाई अन्तर्गत नगरभित्र सञ्चालन हुने खानेपानी आयोजना, ढल निकास र व्यक्तिगत, घरायसी, संस्थागत तथा सामुदायिक सरसफाई एवम् वातावरण संरक्षण सम्बन्धी कार्यक्रमहरु ।

#### ४.५ आवास, भवन तथा शहरी विकास :

आवास, भवन तथा शहरी विकास, ग्रामीण वस्ति विकास, नगरपालिका क्षेत्रमा सञ्चालन हुने भौतिक विकास सम्बन्धी कार्यहरु, प्रकोप व्यवस्थापनको पूर्व तयारी (Preparedness), भूकम्प, बाढी, पहिरो तथा आगलागी जस्ता प्रकोप व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु ।

#### ४.६ फोहोरमैला व्यवस्थापन :

नगरभित्रको फोहोरमैला सङ्कलन, पृथक्करण, ओसार पसार, कम्पोस्ट प्लाण्ट र सेनिटरी ल्यान्ड फिल साइट विकास तथा व्यवस्थापन सम्बन्धी कार्यक्रम ।

#### ४.७ सामाजिक पूर्वाधार :

सामाजिक पूर्वाधार अन्तर्गत नगर क्षेत्रका सामुदायिक र सार्वजनिक भवन (सरकारी कार्यालय, स्वास्थ्य, शिक्षा, सामुदायिक, मनोरञ्जन, पुरातात्विक, सामाजिक सांस्कृतिक, धार्मिक आदि) निर्माण, सञ्चालन एवम् मर्मत सम्भार सम्बन्धी कार्यक्रम ।

#### ४.८ आर्थिक पूर्वाधार :

कृषि विकास तथा कृषि प्रसार, बाली संरक्षण, मत्स्य विकास, वागवानी विकास, जैविक मल तथा विषादी नियन्त्रण, पशुपंक्षी विकास, पशुवधशाला, नश्ल सुधार, रोग तथा महामारी नियन्त्रण, वाणिज्य तथा आपूर्ति व्यवस्थापन, सहकारी व्यवस्थापन, भूमि व्यवस्थापन, भूउपयोग सम्बन्धी कार्यक्रम, उद्योग तथा कलकारखाना स्थापना र व्यवस्थापन, घरेलु उद्योग, श्रम तथा रोजगारी एवम् पर्यटनसँग सम्बन्धित कार्यक्रम ।

#### ४.९ सामाजिक विकास :

स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, अपाङ्ग, वृद्धवृद्धा, एकल महिला, लोपोन्मुख, पिछडिएको समुदाय, असहाय लगायत लक्षित वर्ग सम्बन्धी कार्यक्रम ।

### परिच्छेद-३

#### योजना तर्जुमा र कार्यान्वयन

५. आयोजनाको पहिचान, छनौट, प्राथमिकीकरण र कार्यान्वयन : स्थानीय पूर्वाधार विकासका सम्भाव्य आयोजनाहरूको पहिचान, छनौट तथा प्राथमिकीकरण स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको प्रक्रिया अनुरूप कार्यान्वयन र कार्यान्वयन पश्चात् सञ्चालन एवम् मर्मत सम्भार सम्बन्धी कार्यहरू नगरपालिका आफैँ वा लाभग्राही समुदायबाट गरिनेछ ।

६. कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने : नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा सञ्चालन गर्ने वार्षिक कार्यक्रम तथा आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि आर्थिक वर्षको सुरुमै कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्नेछ ।

७. आयोजनाको विस्तृत डिजाइन तयार गर्नुपर्ने : (१) नगरको पूर्वाधार विकासका लागि सम्भाव्य आयोजनाहरूको पहिचान, प्राथमिकीकरण, छनौट र स्वीकृत भएपछि पूर्वाधार विकास शाखाले सबै योजना/आयोजनाहरूको विस्तृत डिजाइन तयार गर्नुपर्नेछ । आयोजनाहरूको विस्तृत डिजाइन तयार गर्नका लागि आवश्यकता अनुरूप परामर्श सेवा पनि लिन सकिनेछ ।

(२) योजनाको विस्तृत लागत अनुमान तयार गर्दा पूर्वाधार विकास शाखाले आयोजना सञ्चालन प्रकृत्यामा एकरूपता ल्याउन आयोजना पहिचान, छनौट, पूर्व सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन तथा डिजाइन, परिमाण अनुमान, दर विश्लेषण, विस्तृत आयोजना प्रतिवेदन, पुँजीगत खर्च र सञ्चालन तथा सम्भार खर्च जस्ता विषयहरूलाई समाविष्ट गर्नुपर्नेछ ।

(३) दुई करोडभन्दा माथिका आयोजना सञ्चालन गर्नुपर्दा प्रारम्भिक वातावरणीय परीक्षण/वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्नेछ ।

८. निर्माण कार्यको विस्तृत लागत अनुमान गर्ने विधि : सार्वजनिक निर्माण कार्यको विस्तृत लागत अनुमान गर्ने विधि सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ एवम् कार्यपालिकाद्वारा स्वीकृत स्थानीय दररेट बमोजिम हुनेछ ।

९. आयोजनाको लागत अनुमान सम्बन्धी व्यवस्था: (१) नगरपालिकाले आयोजनाहरूको लागत अनुमान, नक्शा तथा डिजाइन सम्बद्ध प्राविधिक कर्मचारी वा उक्त प्रयोजनका लागि खटिएका इन्जिनियर, सव इन्जिनियर र असिष्टेन्ट सव इन्जिनियर वा विषय सम्बद्ध प्राविधिकबाट गराउनेछ ।

(२) आयोजनाहरूको लागत अनुमान तयार गर्दा स्थानीय दररेटको आधारमा निर्माण सामाग्रीको विवरण समेत खुलाई सर्वसाधारणले बुझ्नेगरी नेपाली भाषामा तयार गर्नुपर्नेछ । तर प्राविधिक शब्दावलीहरू नेपाली भाषामा अनुवाद गर्न सम्भव नभएमा विस्तृत लागत अनुमान

अंग्रेजीमा तयार गरी लागत तेरिज (अब्स्ट्राक्ट अफ कस्ट) सर्वसाधारणले बुझ्ने गरी नेपाली भाषामा तयार गर्नुपर्नेछ ।

(३) लागत अनुमान तयार गर्दा श्रमप्रधान विधिबाट हुनसक्ने कार्यको सोही बमोजिम लागत अनुमान तयार गर्ने र श्रमप्रधान विधिबाट काम हुन नसकी मेसिन उपकरणको प्रयोग गर्नुपर्ने अवस्था भएमा मेसिन उपकरणको प्रयोग गर्नुपर्ने स्पष्ट कारण खुलाई लागत अनुमान तयार गर्नुपर्नेछ ।

(४) लागत अनुमानको परीक्षण र स्वीकृति प्रचलित कानून बमोजिम हुनेछ ।

(५) कार्यान्वयन हुने प्रत्येक योजनाको विनियोजित रकमको देहाय बमोजिम कन्टिजेन्सी तथा मर्मत सम्भारको लागि शुरुमै लागत अनुमान तयार गरिनेछ :

(क) उपभोक्ता समितिबाट संचालन हुने योजनामा तीन लाखसम्मका योजनामा ३% कन्टिजेन्सी वापतको रकम कट्टा गरिनेछ ।<sup>१</sup>

(ख) उपभोक्ता समितिबाट संचालन हुने योजनामा तीन लाख भन्दा बढीको योजनामा कन्टिजेन्सी वापत ३% र मर्मत सम्भारबाट २% रकम कट्टा गरिनेछ ।<sup>२</sup>

(ग) बिस लाखभन्दा माथि जतिसुकै विनियोजन भएको योजना भएता पनि दुई प्रतिशत ।

(६) उपदफा (५) को खण्ड (क), (ख) र (ग) बमोजिम कन्टिजेन्सी तथा मर्मत सम्भार खर्च कट्टा गरी बाँकी रहेको विनियोजित रकमलाई शतप्रतिशत मानी योजनाको लागत अनुमान तयार गरिनेछ ।

**१०. कार्यक्रम वा आयोजना कार्यान्वयन प्रक्रिया :** (१) बार्षिक कार्ययोजना तथा खरिद योजना अनुसार समयमै कार्यक्रम वा आयोजना कार्यान्वयनका लागि आर्थिक वर्षको पहिलो चौमासिकभित्रै लागत अनुमान तथा डिजाईन तयार गरी विनियोजित बजेटको अधिनमा रही ठेक्कापट्टा मार्फत कार्य गर्नु पर्ने भएमा बोलपत्र सम्बन्धी सम्पूर्ण प्रक्रिया तथा कागजातहरू तयार गरी प्रशासन, योजना तथा अनुगमन शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नुपर्नेछ ।

(२) प्रमुख प्रशासकीय अधिकृतले उपदफा (१) बमोजिम पेश भएको बार्षिक कार्ययोजना अध्ययन गरी प्रमुखसंग छलफल गरी प्राथमिकताको आधारमा बोलपत्र आह्वान गरी आयोजना कार्यान्वयन गर्नुपर्नेछ ।

<sup>१</sup> मिति २०७८।०३।१० मा आठौं नगरसभाबाट संशोधन गरिएको ।

<sup>२</sup> मिति २०७८।०३।१० मा आठौं नगरसभाबाट संशोधन गरिएको ।

(३) बोलपत्र प्रकाशित भएको वा बोलपत्र मार्फत कार्यान्वयन हुने आयोजनाको बारेमा नगर प्रमुखले यसरी पेश भएको वार्षिक कार्ययोजनाको जानकारी कार्यपालिकालाई गराउनु पर्नेछ ।

(४) सभाबाट स्वीकृत पाँच लाखसम्मका योजनाहरू चालु आ.व.भित्रै सम्पन्न गर्नका लागि विनियोजित बजेटले नपुग्ने भएमा प्रमुखले विनियोजित बजेटको २५ प्रतिशतसम्म रकममा नबढ्ने गरी मर्मत सम्भार कोषबाट रकमान्तर गरी कार्यान्वयन गराउन सक्नेछ र सो को जानकारी कार्यपालिकालाई गराउनु पर्नेछ ।

(५) नगरपालिकाले कार्यक्रम वा आयोजना कार्यान्वयन गर्दा कार्यक्रमको प्रकृति हेरी गैरसरकारी संस्थाबाट सञ्चालन रेखदेख र मर्मत सम्भार गर्ने कार्यका लागि प्रोत्साहन गर्नुपर्नेछ ।

(६) सभाबाट स्वीकृत कुनै योजना कार्यान्वयन हुन नसक्ने भएमा वा प्राविधिक वा आर्थिक दृष्टिकोणले उपयुक्त नहुने भएमा सभाबाट अनुमोदन हुने गरी त्यस्ता योजनाहरू कार्यपालिकाले परिवर्तन गर्न सक्नेछ ।

**११. उपभोक्ता समिति मार्फत कार्य गर्नसक्ने :** (१) लागत सहभागिता बढी जुट्ने, छिट्टै प्रतिफल दिने, गरिवी निवारणमा सहयोग पुऱ्याउने, वातावरणमैत्री, रोजगारी सृजना हुने तथा लागत प्रभावी योजनालाई प्राथमिकता दिई उपभोक्ता समिति मार्फत संचालन गरिनेछ ।

तर लागत सहभागिता नजुट्ने सबै प्रकारका योजनाहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम कार्यान्वयन गरिनेछ ।

(२) स्वीकृत आयोजनाहरूमध्ये उपभोक्ता समितिद्वारा सञ्चालन गरिने आयोजनाको हकमा उपभोक्ता समिति गठन गरी सम्भौताका लागि सम्पर्क राख्न वडा कार्यालय मार्फत पत्राचार गरिनेछ ।

(३) वडा समितिको कार्यालयले लाभग्राही समूह सबैलाई जानकारी गराई सम्बन्धित वडाध्यक्ष वा निजले तोकेको वडा सदस्यको रोहवर तथा कार्यालयको प्राविधिक कर्मचारीको उपस्थितिमा उपभोक्ता समिति गठन गरी सम्भौताको लागि कार्यालयमा सिफारिश सहित पठाउनु पर्नेछ । वडा समितिको कार्यालयबाट उपभोक्ता समिति गठन गरी सम्भौताको लागि कार्यालयमा सिफारिश भै आएपछि पूर्वाधार विकास शाखाले तोकिएको ढाँचामा सम्भौता तयार गरी उपभोक्ता समितिसंग सम्भौता गर्नुपर्नेछ ।

(४) उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरूको लागि पेशकी दिइने छैन । त्यस्ता योजनाहरूमा भएको कार्यको आवधिक मुल्याङ्कन गरी वडा समितिको सिफारिश सहित किस्तागत रूपमा भुक्तानी दिइनेछ ।

(५) उपभोक्ता समितिबाट सम्पादन हुने कामको लागि उपभोक्ता समितिको नाममा बैंकमा खाता खोल्नुपर्नेछ । भुक्तानी गर्नुपर्ने जतिसुकै रकम भएपनि बैंक मार्फत भुक्तानी गरिनेछ । नगरपालिकाले उपलब्ध गराउने कुल अनुदान रकममध्ये १० प्रतिशत रकम फरफारक समितिबाट फरफारकको निर्णय भएपछि मात्र भुक्तानी हुनेछ ।

(६) उपभोक्ता समितिको खाता अध्यक्ष, कोषाध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ । अध्यक्ष, कोषाध्यक्ष र सचिवमध्ये एकजना अनिवार्य रूपमा महिला हुनुपर्नेछ ।

(७) उपभोक्ता समितिको नाममा खोलिएको बैंक खाता एक आर्थिक वर्ष पुरा नभै बन्द गर्न पाइने छैन ।

(८) उपभोक्ता समितिको गठन, काम कर्तव्य र अधिकार सम्बन्धी अन्य व्यवस्था 'बराहक्षेत्र नगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७६' बमोजिम हुनेछ ।

(९) उपभोक्ता समितिले कार्य सम्पन्न गरेपछि सम्बन्धित वडाको वडाध्यक्षको रोहवरमा अनुसूची-१ बमोजिमको ढाँचामा खर्च सार्वजनिक गर्ने तथा अनुसूची-२ को ढाँचामा सार्वजनिक परीक्षण गराउनु पर्नेछ । साथै दफा १३ बमोजिम योजना फरफारकका लागि पेश गर्दा सम्बन्धित वडा कार्यालयको सिफारीस, खर्च सार्वजनिक गरेको प्रतिवेदन तथा सार्वजनिक परीक्षण प्रतिवेदन समेत संलग्न गर्नुपर्नेछ ।

(१०) अनुकरणीय कार्य गर्ने उपभोक्ता समिति, प्राविधिक कर्मचारी र सम्बन्धित कर्मचारीलाई बस्तुगत मापदण्डको आधारमा नगरसभाको निर्णय बमोजिम हरेक वर्ष पुरस्कृत गर्न सकिनेछ ।

(११) नगरपालिकाले कार्यक्रमको प्रकृति हेरी गैरसरकारी संस्थाबाट सञ्चालन, रेखदेख र मर्मत सम्भार हुने कार्यका लागि प्रोत्साहन गर्नुपर्नेछ ।

#### परिच्छेद ४

#### योजना अनुगमन, मुल्याङ्कन तथा फरफारक सम्बन्धी व्यवस्था

**१२. आयोजनाको सुपरिवेक्षण तथा अनुगमन सम्बन्धी व्यवस्था :** (१) नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने कार्यक्रम तथा आयोजनाहरूको नतिजामुखी सुपरिवेक्षण तथा अनुगमन गर्न देहाय बमोजिम एक समिति रहनेछ :

क) उपप्रमुख

संयोजक

ख) प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको अधिकृत

सदस्य

ग) प्रमुखले तोकेको कार्यपालिकाका सदस्यहरूमध्येबाट दुईजना	सदस्य
घ) योजना उपशाखा प्रमुख	सदस्य
ङ) प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख	सदस्य सचिव

(२) उपदफा (१) बमोजिम गठित सुपरिवेक्षण तथा अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) आयोजना कार्यान्वयनमा सहजिकरण गर्ने तथा कार्यान्वयनको क्रममा देखिएका बाधा, व्यवधान र समस्या समाधानका लागि आवश्यक निर्देशन दिने ।

(ख) आयोजनाको कार्यान्वयन स्वीकृत कार्यतालिका अनुसार भए नभएको यकिन गरी नगरेको भए सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने ।

(ग) नेपाल सरकार तथा प्रदेश सरकारबाट नगरभित्र सञ्चालित कार्यक्रम वा आयोजनाको समेत अनुगमन गरी सम्बन्धित निकायमा प्रतिवेदन दिने ।

(घ) गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम वा आयोजनाको समेत अनुगमन गरी सुधारका लागि सुझाव एवं निर्देशन दिने तथा अनुगमन प्रतिवेदन कार्यपालिका समक्ष पेश गर्ने ।

(३) समितिले अनुगमनको क्रममा देखिएका विषयमा आवश्यक लेखाजोखा गरी आफ्नो सुझाव सहितको प्रतिवेदन चौमासिक रूपमा प्रमुख समक्ष पेश गर्नेछ । प्रमुखले यसरी प्राप्त प्रतिवेदनको अध्ययन गरी कार्यपालिकाको बैठकमा पेश गर्न लगाउनेछ ।

(४) समितिले आफूना कार्यक्रम वा आयोजनाहरूको सुपरिवेक्षण तथा अनुगमन कार्ययोजना/ कार्यतालिका बनाई सोको आधारमा नियमित रूपमा समीक्षा गर्नुपर्नेछ ।

(५) समितिले बैठकमा आवश्यकतानुसार नगरप्रमुख तथा शाखा प्रमुखहरूलाई आमन्त्रण गर्न सक्नेछ ।

(६) समितिले बैठक सम्बन्धी अन्य कार्यविधि आफै निर्धारण गर्नेछ ।

**१३. आयोजना जाँचपास र फरफारक सम्बन्धी व्यवस्था :** (१) आयोजना सम्पन्न भएको जानकारी प्राप्त भएपछि भौतिक पूर्वाधार सम्बन्धी आयोजनाको हकमा सम्बन्धित प्राविधिकले पेश गरेको अन्तिम मूल्याङ्कन, कार्यसम्पन्न प्रतिवेदन, सार्वजनिक परीक्षण प्रतिवेदन तथा वडा समितिको सिफारिश समेतको आधारमा नगरपालिकाले आयोजनाको फरफारक गर्नुपर्नेछ । फरफारक भएका आयोजनाहरूको नगरसभाबाट अनुमोदन गराउनु पर्नेछ ।

(२) आयोजनाको फरफारक गर्न देहाय बमोजिम एक समिति रहनेछ :

(क) प्रमुख	संयोजक
------------	--------

(ख) उप प्रमुख	सदस्य
(ग) प्रमुख प्रशासकीय अधिकृत	सदस्य
(घ) फरफारक गर्नुपर्ने योजना रहेको वडाको वडाध्यक्ष	सदस्य
(ङ) आर्थिक प्रशासन शाखा प्रमुख	सदस्य
(च) प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख	सदस्य सचिव

(३) फरफारक समितिको बैठक आवश्यकतानुसार बस्नेछ ।

(४) फरफारक समितिले बैठक सम्बन्धी अन्य कार्यविधि आफै निर्धारण गर्नेछ ।

### परिच्छेद ५ विविध

**१४. आयोजना मर्मत सम्भार तथा हस्तान्तरण सम्बन्धी व्यवस्था :** (१) तीन लाख रूपैयाँभन्दा माथि लागत भएका पूर्वाधार निर्माण सम्बन्धी आयोजनाको हकमा आयोजनाको लागत अनुमान गर्दाकै समयमा दफा ९ को उपदफा (५) बमोजिम कन्टिजेन्सी तथा मर्मत सम्भारको लागि रकम छुट्याउनु पर्नेछ ।

(२) नगरपालिकाले सम्पन्न भईसकेका आयोजनाहरूको नियमित रेखदेख र मर्मत सम्भार कार्य आफैले गर्ने वा त्यस्ता आयोजनाको स्वामित्व समेत सम्बन्धित उपभोक्ता समिति, सामुदायिक संस्था वा गैरसरकारी संस्थालाई अनुसूची-३ बमोजिमको ढाँचामा योजना हस्तान्तरण गरी दीगो सञ्चालन हुने व्यवस्था मिलाउनु पर्नेछ ।

(३) हस्तान्तरित आयोजनाको नियमित सञ्चालन एवम् मर्मत सम्भारका लागि उपभोक्ता समिति, गैर सरकारी संस्था वा सामुदायिक संस्थाले नगरपालिकाबाट स्वीकृति लिई आवश्यक सेवाशुल्क तोकी आफ्नो कोष खडा गर्न सक्नेछन् ।

(४) उपदफा (३) बमोजिम खडा भएको कोषको बार्षिक आम्दानीको दश प्रतिशत बराबरको रकम प्रशासनिक कार्यमा खर्च गर्न सकिनेछ । बाँकी रकम सम्बन्धित आयोजनाको मर्मत सम्भार र स्तरोन्नतिका लागि खर्च गर्नुपर्नेछ ।

(५) उपभोक्ता समिति मार्फत निर्माण गरिने योजनाहरूको हकमा नगरपालिकाबाट प्राप्त अनुदानलाई शतप्रतिशत मानी उपभोक्ता समितिले देहाय बमोजिमका योजनामा देहाय बमोजिमको लागत सहभागिता अनिवार्य रूपले नगरपालिकाको विविध खर्च खातामा जम्मा गरी कार्य सञ्चालन गरिनु पर्नेछ ।

(क) सडक कालोपत्रे गर्ने कार्य ३० प्रतिशत

- (ख) कालोपत्रे मर्मत गर्ने कार्य २० प्रतिशत
- (ग) सडकको आर.सी.सी.ढलान मर्मत गर्ने कार्य २० प्रतिशत
- (घ) सडकमा टायल बिच्छ्याउने कार्य २० प्रतिशत
- (ङ) सडक ग्राभेल गर्ने कार्य २५ प्रतिशत
- (च) पक्क ढल निकास तथा नाली निर्माण २० प्रतिशत
- (छ) साना पुल तथा कल्भर्ट निर्माण २० प्रतिशत
- (ज) सामुदायिक भवन २० प्रतिशत
- (झ) अन्य निर्माण कार्य २० प्रतिशत

(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भएतापनि बिपन्न लक्षित वर्ग तथा पिछडिएको समुदाय बसोवास गर्ने वस्तिमा सञ्चालन हुने योजनाको हकमा उपभोक्ताको लागत सहभागिता नजुट्ने भएमा त्यस्तो योजनाको हकमा न्युनतम बिस प्रतिशत रकम बराबरको जनश्रमदान उठाई काम गर्न सकिनेछ ।

(७) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भएतापनि सडक कालोपत्रे गर्ने, कालोपत्रे मर्मत गर्ने, आर.सि.सि.ढलान मर्मत गर्ने, टायल बिच्छ्याउने, ग्राभेल गर्ने, ढल तथा नाली निर्माण गर्ने जस्ता कार्यमा मठ मन्दिर, गुम्वा, सार्वजनिक ऐलानी एवं पर्ति जग्गा, नदीनाला र बिध्यालय जस्ता क्षेत्रबाट लागत सहभागिता नजुट्ने अवस्था भएमा प्राविधिक प्रतिवेदन तथा वडा कार्यालयको सिफाशिका आधारमा त्यस्तो क्षेत्रबाट ब्यहोर्नु पर्ने लागत सहभागिता छुट गर्न सकिनेछ ।

**१५. मर्मत सम्भार कोष :** (१) दफा ९ को उपदफा (५) बमोजिम कट्टा भएको कन्टिन्जेन्सी तथा मर्मत सम्भार वापतको रकममध्ये ५० प्रतिशत रकम कार्यालयले एउटा छुट्टै कोष खडा गरी मर्मत सम्भार कोषमा जम्मा गर्नुपर्ने छ ।

(२) उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकम रकमान्तर गरी मर्मत सम्भार वाहेक अन्य योजनामा खर्च गर्न पाईने छैन ।

(३) यस दफा बमोजिम जम्मा भएको रकम कार्यविधि बनाई खर्च गर्नुपर्नेछ ।

**१६. कन्टिन्जेन्सी रकम खर्च गर्ने सम्बन्धी ब्यवस्था :** (१) दफा ९ को उपदफा (५) बमोजिम कट्टा भएको कन्टिन्जेन्सी तथा मर्मत सम्भार वापतको रकममध्ये ५० प्रतिशत रकम देहायको क्रियाकलापहरूमा मात्र खर्च गर्नुपर्नेछ :

(क) आयोजना सर्वेक्षण वा सम्भाव्यता अध्ययन, डिजाइन, ड्रइड लागत अनुमान तथा वातावरणीय, सामाजिक र प्राविधिक अध्ययन सम्बन्धी खर्च ।

(ख) योजना तर्जुमा, कार्यान्वयन र सुपरिवेक्षण सम्बन्धी खर्च ।

(ग) आयोजनाको अभिलेख व्यवस्थापन, योजना खाता, सफ्टवेयर खरिद सम्बन्धी खर्च ।

(घ) कार्यक्रम वा आयोजनाको अनुगमन तथा मूल्याङ्कन, जाँचपास तथा फरफारक सम्बन्धी खर्च ।

(ङ) सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, गुनासो व्यवस्थापन सम्बन्धी खर्च ।

(च) उपभोक्ता समितिको गठन तथा अभिमुखीकरण सम्बन्धी खर्च ।

(छ) आयोजना व्यवस्थापनका लागि चाहिने अत्यावश्यक प्राविधिक उपकरणहरूको व्यवस्थापन सम्बन्धी खर्च ।

(ज) गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने आवश्यक खर्च ।

(झ) आयोजना सञ्चालन गर्न खटाईएका प्राविधिक जनशक्तिको पारिश्रमिक खर्च ।

(ञ) आयोजनासँग सम्बन्धित अन्य कार्यहरू ।

(२) उपदफा (१) बमोजिम एकमुष्ट रूपमा कन्टिन्जेन्सी छुट्टयाईसकेपछि, आयोजनागत रूपमा लागत अनुमान तयार गर्दा पुनः कन्टिन्जेन्सी रकम कट्टा गर्न पाइनेछैन ।

**१७. प्रगति प्रतिवेदन एवम् समिक्षा सम्बन्धी व्यवस्था :** (१) नगरपालिकाले कार्यक्रम वा आयोजना हरूको चौमासिक र वार्षिक रूपमा प्रगति समिक्षा गर्नुपर्नेछ ।

(२) चौमासिक तथा वार्षिक प्रगति समिक्षा गर्ने गराउने दायित्व प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

**१८. बजेट फ्रिज सम्बन्धी व्यवस्था :** (१) आर्थिक वर्षको अन्तमा खर्च नभई बाँकी रहेको रकम देहाय बमोजिम हुनेछ :

(क) नेपाल सरकार तथा प्रदेश सरकारको फ्रिज हुने भनी तोकेको सबै प्रकारका अनुदान रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा सात दिन अगावै भुक्तानी दिई आर्थिक कारोवार बन्द गर्नुपर्नेछ ।

(ख) आर्थिक कारोवार बन्द गरेपछि बाँकी रहेको रकममध्ये कानून बमोजिम नेपाल सरकार तथा प्रदेश सरकारलाई फिर्ता गर्नु पर्ने रकम फिर्ता गर्नुपर्नेछ । तर फिर्ता गर्नु नपर्ने अनुदान रकम, नगरपालिकाको आन्तरिक आय तर्फको रकम र राजस्व बाँडफाँड बापत प्राप्त हुने रकम समेत आगामी आर्थिक वर्षको लागि जिम्मेवारी सारी सञ्चित कोषमा लेखा राख्नुपर्नेछ ।

(२) सम्भौता भई सम्पन्न नभएका र दायित्व सिर्जना भएका आयोजनाहरूको भुक्तानी दिन बाँकी रहेको रकमको विवरण तयार गरी कानून बमोजिम प्रमाणित गराई राख्ने जिम्मेवारी योजना शाखा तथा आर्थिक प्रशासन शाखाको हुनेछ ।

**१९. उत्तरदायित्व एवम् जवाफदेहिता सम्बन्धी व्यवस्था :** (१) नगरपालिकाको सम्पूर्ण काम कार्यवाहीलाई सरल, व्यवस्थित, सेवाग्राहीमैत्री र जिम्मेवारयुक्त बनाई सेवाग्राहीप्रति उत्तरदायी हुने व्यवस्था मिलाउनु पर्नेछ ।

(२) नगरपालिकाले हरेक आर्थिक वर्षको पहिलो चौमासिक भित्रमा अधिल्लो आर्थिक वर्षमा सम्पन्न भएका सम्पूर्ण आयोजना तथा क्रियाकलापहरुको सामाजिक परीक्षण गराउनुपर्नेछ ।

(३) नगरपालिकाले दुई करोडभन्दा बढी लागत भएका कम्तिमा तीन वटा योजनाको योजना सम्पन्न भएको दुई वर्षपछि अनिवार्य रूपमा प्रभाव मुल्याङ्कन गराउनु पर्नेछ ।

(४) सामाजिक परीक्षण तथा प्रभाव मुल्याङ्कनबाट आएका प्रतिक्रिया एवम् सुझावलाई बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकमा छलफल गराउनु पर्नेछ । यसरी प्राप्त सुझाव तथा प्रतिक्रियाको आधारमा नीतिगत सुधार गर्नुपर्ने देखिएमा सुधारको लागि पहलकदमी लिनुपर्नेछ ।

(५) सामाजिक परीक्षण सम्बन्धी कार्यविधि नगरपालिको तयार गरी कार्यपालिकाले अनुमोदन गरेपछि लागु हुनेछ ।

**२०. वित्तीय जोखिम न्यूनीकरण सम्बन्धी व्यवस्था :** नगरपालिकाको संस्थागत सुशासन, आर्थिक एवम् वित्तीय अनुशासन र विश्वसनीयता कायम गर्दै जोखिमहरू न्यूनीकरण गर्नका लागि देहाय बमोजिम गर्नुपर्नेछ :

(१) उपभोक्ता समितिबाट सञ्चालित कार्यक्रमको लेखा दुरुस्त राख्ने दायित्व सम्बन्धित उपभोक्ता समितिका प्रमुख, कोषाध्यक्ष र सचिवको हुनेछ । उपभोक्ता समितिले कामको लेखा दुरुस्त नराखेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

(२) भए गरेको कामलाई नगरेको तथा नगरेको कामलाई गरेको भनी सिफारिश गर्ने, नापजाँच गर्ने, प्राविधिक सुपरिवेक्षण गर्ने र अन्तिम मूल्याङ्कन गर्ने कर्मचारीलाई प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

(३) यस कार्यविधि बमोजिम सञ्चालन हुने कार्यक्रमको रकम दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित ब्यक्ति, कर्मचारी वा पदाधिकारीबाट असुल उपर गरिनुको साथै त्यस्तो निर्णय गर्ने अधिकारीलाई प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

(४) नगरपालिकाको सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र नियमित गराउन सार्वजनिक खरिद ऐन तथा नियमावलीको पूर्ण पालना गर्दै विद्युतीय माध्यमबाट सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्नेछ । ठेक्कापट्टा प्रक्रियामा हुनसक्ने अनियमितता, मिलोमतो र जबरजस्ती गर्नेजस्ता कार्यहरू निरूत्साहित गर्न स्थानीय प्रशासनसंग आवश्यक सहयोग लिईनेछ ।

(५) भौतिक एवं वित्तीय प्रतिवेदन नियमित रूपमा उपलब्ध गराउने, सार्वजनिक परीक्षण, लैंगिक परीक्षण, सामाजिक परीक्षण, आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण तोकिए बमोजिम सम्पन्न गराउने र तदनुरूप प्राप्त सुझावको कार्यान्वयन गराउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

(६) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत प्रचलित कानून र यस कार्यविधि विपरित कुनै पनि कार्यक्रम वा क्रियाकलाप र सेवा प्रवाह सम्बन्धी कार्य सञ्चालन गर्न पाईने छैन ।

(७) कार्यक्रम वा आयोजनाहरूको यस कार्यविधिमा उल्लेख भए बमोजिम नियमित रूपमा अनुगमन, प्रतिवेदन तथा समीक्षा गर्नु पर्नेछ ।

(८) कार्यक्रम वा आयोजना कार्यान्वयनमा हुनसक्ने अनियमितता, भ्रष्टाचार वा अख्तियारको दुरुपयोग लगायत निहित स्वार्थका लागि कार्य गर्ने प्रवृत्ति उपर शुन्य सहनसिलताको नीति अवलम्बन गरिनेछ ।

(९) ठेक्का भेरिएसन गर्दा वा मूल्य समायोजन गर्दा थप सतर्कता अपनाईने छ ।

(१०) वैशाख मसान्तपछि विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम वा आयोजना बाहेक अन्य कार्यक्रम वा आयोजनाको सम्झौता गरिने छैन ।

(११) उपदफा (१०) मा जुनसुकै कुरा लेखिएको भएतापनि कालोपत्रे गर्ने सडक योजनाहरूको हकमा चैत्र मसान्तपछि कुनै सम्झौता हुनेछैन ।

(१२) रकम फ्रिज हुन नदिने मनसायले आवश्यकता भन्दा बढी रकम पेशकी लिनेदिने वा अन्य खातामा रकमान्तर वा स्थानान्तरण गरेको पाइएमा त्यस्तो कार्य दण्डनीय हुनेछ ।

(१३) कुनै पनि कार्यक्रम वा आयोजनाको रकम उपभोक्ता समिति, ठेकेदार वा अन्य कार्यान्वयन गर्ने निकायबाट दुरुपयोग भएको पाइएमा वा अनुमानित लागतको तुलनामा गुणस्तरीय तवरबाट काम नभएको वा कम परिमाणमा काम भएको पाइएमा त्यस्तो कार्यमा संलग्न कुनै पनि व्यक्ति, कर्मचारी, पदाधिकारी वा निकायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाहीको निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिफारिस गरी पठाइनेछ ।

२१. थपघट वा हेरफेर गर्न सक्ने : यो कार्यविधि कार्यान्वयनका क्रममा कुनै द्विविधा वा अस्पष्टता आएमा त्यस्तो अस्पष्टता फुकाउने प्रयोजनका लागि कार्यपालिकाले यस कार्यविधिमा आवश्यकता अनुसार थपघट वा व्याख्या गर्न सक्नेछ ।

२२. खारेजी र बचाउ : (१) यो कार्यविधि लागू हुनुपूर्व नगरपालिकाबाट योजना सञ्चालन सम्बन्धमा भए गरेका काम कारवाहीहरू यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।



**अनुसूची - १**  
कार्यविधिको दफा ११ को उपदफा (९) सँग सम्बन्धित  
**खर्च सार्वजनिक सूचना फाराम**

मिति: २०७..... / ..... / .....

श्री .....

.....कार्यालय,

- |                               |  |
|-------------------------------|--|
| १. आयोजनाको नाम :             | २. आयोजना स्थल :                             |
| ३. विनियोजित बजेट :           | ४. आयोजना स्विकृत भएको आ.व. :                |
| ५. आयोजना सम्भौता भएको मिति : | ६. काम सम्पन्न गर्नु पर्ने मिति :            |
| ७. काम सम्पन्न भएको मिति :-   | ८. उ.स. को बैठकले खर्च स्वीकृत गरेको मिति :- |

**खर्च विवरण**

- |   |  |
|---|--|
| अ) अनुदानतर्फ:                                | आ) श्रमदान तर्फ:                       |
| क) निर्माण सामग्री (आयात गर्नु पर्ने सामान) : | क) निर्माण सामग्री (स्थानीय सामग्री) : |
| १.  | १.                                     |
| २.  | २.                                     |
| ३.  | ३.                                     |
| ४.  | ४.                                     |
| ख) कामदार विवरण :                             | ख) कामदार विवरण :                      |
| १. सिपालु दिन सङ्ख्या:                        | १. सिपालु दिन सङ्ख्या:                 |
| २. ज्यामी दिन सङ्ख्या:                        | २. ज्यामी दिन सङ्ख्या:                 |
| ग) ढुवानी विवरण :                             | ग) ढुवानी विवरण :                      |
| १. ट्रक/ट्रैक्टर भाडा                         | १. ट्रक/ट्रैक्टर भाडा                  |
| २. मानिसद्वारा ढुवानी                         | २. मानिसद्वारा ढुवानी                  |
| घ) मेशिन तथा औजार                             | घ) मेशिन तथा औजार                      |
| १.  | १.                                     |
| २.  | २.                                     |
| खर्च सार्वजनिक समयको उपस्थिति :-              |  |
| १. उपभोक्ता समितिका पदाधिकारीहरू              | २. स्थानीय सामाजिक संघ संस्थातर्फ      |

- क) क)  
ख) ख)  
ग) ग)  
घ) घ)

उपर्युक्त खर्च विवरण उपभोक्ता भेला तथा बैठकमा निर्णय गरी जानकारीको लागि तयार गरी प्रमाणित गरिएको छ । साथै, उपभोक्ता तथा स्थानीय सामाजिक संघसंस्थाको रोहवरमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको र सो आयोजनाबारे सबै सरोकारवालाहरूको सार्वजनिक जानकारीका लागि यो सूचना सार्वजनिक स्थलमा टाँस गरिएको छ ।

द्रष्टव्य: सार्वजनिक परिक्षण कार्यक्रममा उपस्थित सरोकारवालाको उपस्थिति अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ ।

..... रोहवर

नाम : .....

उपभोक्ता समितिको सचिव उपभोक्ता समितिको अध्यक्ष वडा सचिव

### अनुसूची २

कार्यविधिको दफा ११ को उपदफा (९) सँग सम्वन्धित

सार्वजनिक परीक्षण फारामको ढाँचा  
पेश गरेको कार्यालय.....

१. आयोजनाको नाम:

(क) नाम:

(ख) स्थल:

(ग) लागत अनुमान:

(घ) आयोजना शुरू हुने मिति:

(ङ) आयोजना सम्पन्न हुने मिति:

२. उपभोक्ता समिति/सामुदायिक संस्थाको

(क) नाम:

(ख) अध्यक्षको नाम:

(ग) सदस्य संख्या:

महिला:

पुरुष:

३. आम्दानी खर्चको विवरण:

(क) आम्दानीतर्फ

आम्दानीको श्रोत (कहाँबाट कति नगद तथा जिन्सी प्राप्त भयो खुलाउने	रकम वा परिमाण	कैफियत

--	--	--

(ख) खर्चतर्फ

खर्चको विवरण	दर	परिमाण	जम्मा

खर्चको विवरण

१. सामग्री (के के सामग्री खरिद भयो ?)
२. ज्याला (केमा कति भुक्तानी भयो?)
३. श्रमदान (कति जनाले श्रमदान गरे?)
४. व्यवस्थापन खर्च (ढुवानी तथा अन्य खर्च)

विवरण	रकम वा परिमाण	कैफियत

ग) मौज्दात

१. नगर बैक व्यक्तिको जिम्मा
२. सामग्रीहरू
- घ) भुक्तानी दिन बाँकी

विवरण	रकम वा परिमाण	कैफियत

४. सम्पन्न आयोजनाको लक्ष्य तथा प्रगति विवरण कामको विवरण लक्ष्य प्रगति
५. आयोजनाले पुऱ्याएको लाभ तथा प्रत्यक्ष रूपमा लाभान्वित जनसंख्या (आयोजना सञ्चालन भएको स्थानका उपभोक्ताहरू) ।
६. आयोजना सञ्चालन गर्दा आयोजक संस्थामा कामको जिम्मेवारी बाँडफाँड (कस कसले कस्तो कस्तो कामको जिम्मेवारी लिएका थिए ? खुलाउने ।

अनुसूची ३

कार्यविधिको दफा १४ को उपदफा (२) सँग सम्बन्धित  
आयोजना हस्तान्तरण फाराम  
बराहक्षेत्र नगरपालिका चक्रघट्टि, सुनसरी

सि. नं.	योजनाको नाम र स्थान	योजनाको		निर्माण प्रक्रिया (चिन्ह लगाउने)						योजनाको			योजना हस्तान्तरण		कैफियत
		लागत अनुमान	खुद लागत	उपभोक्ता समिति	सामुदायिक संस्था	गैस	विषयगत कार्यालय	ठेका	अन्य	सम्भौता मिति	सम्पन्न मिति	जाँचपस मिति	मिति	जिम्मा लिने निकाय	

आयोजना बुझाउनेको दस्तखत

पद

मिति

हस्तान्तरणका शर्तहरू :

- (क) हस्तान्तरण भएका योजनाहरूको मर्मत सम्भार सम्बन्धमा योजना बुझिलिने उपभोक्ताले जिम्मा लिनुपर्नेछ ।
- (ख) हस्तान्तरित आयोजनाबाट प्राप्त लाभको बाँडफाँडको सम्बन्धमा सरोकारवाला सबैको सहभागितामा उपभोक्ता समितिबाट निर्णय गर्नु पर्नेछ ।
- (ग) सेवा शुल्क असुल गर्ने विषयमा नगर कार्यपालिकाको स्वीकृति लिनु पर्नेछ ।
- (घ) मर्मत संभारका लागि आवश्यक कार्यविधि बनाई व्यवस्था मिलाउनु पर्नेछ ।
- (ङ) यो फाराम अभिलेखको लागि एक प्रति कार्यालयमा सुरक्षित राख्नु पर्नेछ ।

आयोजना बुझ्नेको दस्तखत

पद

मिति

प्रमाणीकरण गर्नेको

दस्तखत :

नाम,थर : राजेश प्रसाद पोखरेल

दर्जा : प्रमुख प्रशासकीय अधिकृत

पृष्ठ : १८

मिति : २०७८।०३।११

कार्यालयको छाप :